



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७७।०१।०४ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. चामे गाउँपालिका भित्र असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ (परिमार्जित मापदण्ड) चामे गाउँ कार्यपालिकाले स्वीकृत गरी राहत वितरण कार्य पहिलो चरण सम्पन्न गरी सकेको हुँदा हालसम्म राहत वितरण भएको तपसिल बमोजिमको खर्च ग ७.२ स्थानीय तह प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने गरी समर्थन गरीयो ।

तपसिल

क्र सं	राहत सामग्रीको नाम	खर्च भएको परिमाण	दर	जम्मा	कैफियत
१	चामल	३६९० के. जी.	४२.३०	१,७७,६७०।००	खाद्य व्यवस्था तथा व्यापार क.लि.
२	दाल	२६५ के. जी.	१३५	३५३७०।००	सार्थक सप्लायर्स, चामे
३	तेल	२६५ के. जी.	१८०	४७९६०।००	
४	चीनी	२६५ के. जी.	९५	२४८९०।००	
५	सावुन	२६५ वटा	४५	११७९०।००	
जम्मा				२९६८८०।००	

२. कोरोना भाईरस संक्रमण रोगथाम नियन्त्रण तथा उपचार र राहत वितरणका लागि ग.७.२ स्थानीय तह प्रकोप व्यवस्थापन कोषबाट औषधी तथा सर्जिकल उपकरण सामग्रीहरू (मास्क, सेनिटाईजर, थर्मोगन, थर्मोमिटर, किटनासक औषधी आदी) खरीद गर्दा भएको खर्च रु. १०,४५,६६३.७५ (अक्षरूपी रु. दश लाख पैचालीस हजार छ सय त्रिसठ्ठी रुपैयाँ पचहत्तर पैसा) रुपैया श्री सयपत्री सप्लायर्स, चामे लगायत ३ वटा फर्महरू बाट भएको खर्च समर्थन गर्ने निर्णय गरियो ।
३. सामुदायिक विद्यालयका वालीकालाई निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रममा खर्च भएको रु. ५५,९७२।- (अक्षरूपी रु पचपन्न हजार नौ सय बहत्तर) रुपैया श्री युनाईटेड ट्रेड कन्सर्न, काठमाण्डौ को विल लाई समर्थन गर्ने निर्णय गरियो ।
४. चामे गाउँपालिका विनियोजन ऐन, २०७६ मा गाउँपालिका स्तरीय कार्यक्रम तथा आयोजनाहरू मध्ये खर्च संकेत नं ३११२२ चामे गाउँपालिकाको मुख्य मुख्य चोकमा विजुली पोल लाईट कार्यक्रममा विनियोजन भएको रकम मध्ये खर्च भएको रु. २,५१,३१२।- (अक्षरूपी रु दुई लाख एकाउन्न हजार तिन सय बाह्र) रुपैयाँ खर्च श्री सगरमाथा लाईट सेन्टर, काठमाण्डौको विललाई भुक्तान गर्न समर्थन गर्ने निर्णय गरियो ।
५. चामे गाउँपालिका विनियोजन ऐन, २०७६ मा गाउँपालिका स्तरीय कार्यक्रम तथा आयोजनाहरू मध्ये खर्च संकेत नं २२५२२ मा कृषि क्षेत्र विकास तथा विस्तार कार्यक्रम मध्येको बेमौसमी तरकारी विउ वितरण कार्यक्रममा विनियोजित रकम मध्येबाट रु ४७,२५०।- (अक्षरूपी रु सतचालीस हजार दुई सय पचास) र खर्च संकेत नं २२५२२ मा कृषि क्षेत्र विकास तथा विस्तार कार्यक्रम मध्येको तरकारी मिनी किट वितरण कार्यक्रममा



चामे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

- विनियोजित रकम मध्येबाट रु २४,९९५।- (अक्षरूपी रु चौबीस हजार नौ सय पन्चानव्वे) खर्च भएको श्री नेपाल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, काठमाण्डौको २ थान विलको खर्च समर्थन गर्ने निर्णय गरियो ।
६. चामे गाउँपालिका विनियोजन ऐन, २०७६ मा गाउँपालिका स्तरीय कार्यक्रम तथा आयोजनाहरू मध्ये खर्च संकेत नं २२५२२ मा पशु क्षेत्र विकास तथा विस्तार कार्यक्रम मध्येको घाँसको विउ वितरण कार्यक्रममा विनियोजित रकम मध्येबाट रु ८४,५००।- (अक्षरूपी रु चैरासी हजार पाँच सय) श्री सहज एग्रो ट्रेडर्स, चितवनको विलको खर्च बराबरको रकम समर्थन गर्ने निर्णय गरियो ।
७. गत डिसेम्बर महिनामा चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले विश्वभरी महामारीको रूपलाई आजका मितिसम्म २८ लाख ७१ हजार संक्रमित भई हालसम्म करीव २ लाख मानिसको मृत्यु भैसकेको र नेपालको सन्दर्भमा समेत ४९ जनामा संक्रमित भै सकेकोले सो महामारीबाट बच्न सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई यस गाउँपालिकामा समेत पूर्ण पालना गर्ने, जनतालाई सो रोगबाट संक्रमित हुनबाट बच्न र रोकथामका लागि सचेतना सम्बन्धी कार्यक्रमलाई बडास्तरबाट अझ प्रभावकारी उपायहरू अवलम्बन गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।
८. लकडाउनका कारण चामे गाउँपालिका भित्रका स्थानीय विपन्न नागरीकहरू, पैसा भएर पनि खाद्यान्न खरिद गरी खान नसक्नेहरू र श्रमिक तथा मजदुरहरूलाई भविष्यमा हुनसक्ने खाद्यान्न संकटबाट बचाउन आवश्यक खाद्यान्न संकलन गरी भण्डार गर्न सो अध्ययन गरी खरीद कार्य अगाडी बढाउन चामे गाउँपालिका उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङको संयोजकत्वमा देहाय बमोजिमका सदस्यहरू रहने गरी खाद्यान्न खरीद भण्डार गर्न अवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरियो ।

संयोजक श्री मुनिन्द्रजंग गुरुङ

सदस्य श्री आशिष गुरुङ

सदस्य श्री राजु लामा

सदस्य श्री आशकुमारी गुरुङ

सदस्य श्री फुलमाया गुरुङ

सदस्य श्री लिलबहादुर गुरुङ

९. कोरोना महामारी नियन्त्रण सम्बन्धी सचेतना तथा अभिमुखिकरण कार्यक्रम र कोरोना नियन्त्रण तथा पूर्वतयारीका लागि सामग्रीहरू स्थानीय तह भित्र वितरण भएको हुँदा सो कार्यक्रममा भएको खर्च सबै ग ७.२ स्थानीय प्रकोप व्यवस्थापन कोषबाट खर्च समर्थन गर्ने निर्णय गरियो ।
१०. चामे गाउँपालिकाको छैठौँ गाउँसभा मिति २०७७।०१।०५ गते गर्ने निर्णय गरियो ।
११. कोतो पहिरोमा चामे गाउँपालिकाका प्रतिनिधिहरू कर्मचारीहरू जिल्ला स्थित कार्यालयका कर्मचारीहरू सुरक्षा निकायहरूको सहयोगमा वृक्षारोपण गर्ने र सो सम्बन्धी लाग्ने खर्च संकेत नं २२७११ विविध खर्च शिर्षकबाट बजेट समर्थन गर्ने निर्णय गरियो ।



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

१२. चामे गाउँपालिका क्षेत्र भित्रको फोहर मैला व्यवस्थापनको लागि फोहर मैला ढुवानी गर्नको लागि प्रयोग हुने ट्याक्टर संचालनको लागि अत्यावश्यक ईन्धन खर्च संकेत नं. ३११५८ चामे गाउँपालिकास्तरीय फोहर मैला व्यवस्थापन आयोजना कार्यक्रममा विनियोजन भएको रकमबाट खरीद गर्न निर्णय गरियो ।
१३. चामे गाउँपालिका वडा नं. १ मा गत आ.ब. ०७५।७६ को तिमाङ बजार देखि गौरी शंकर विद्यालयसम्म सडक सोलिड, ढलान, नाली निर्माण योजनामा रु. ५६,००,०००। विनियोजन भई काम सम्पन्न हुन नसकेको हुँदा म.ले.प. ले काम सम्पन्न हुन नसकेको र वेरुजु भएको/देखाएको कारण के भएको हो, सो सम्बन्धी छानविन गर्न र कारवाहीको व्यहोरा पेश गर्न चामे गाउँपालिकाको पूर्वाधार विकास समितिले छानविन गर्ने सो छानविन गर्न जनप्रतिनिधी तथा कर्मचारी आवश्यक भएमा परिचालन गरी गाउँ कार्यपालिकाको आगामी बैठकमा पेश गर्ने । हाल अधुरो उक्त योजना रड ढुङ्गा ओछ्याएर सोलिङ्ग गरी छोडेकोले पशु चौपाया लगायत मानिसहरु हिडडुल गर्दा घाइते हुने हुँदा हाल उक्त रडहरु छोप्न ढलान गर्न अनुमानीत लाग्ने खर्च रु. १७,००,०००। (अक्षरुपी रु. सत्र लाख) बजेट विनियोजन गर्ने निर्णय गरियो ।